

# तपाईंसँग कार्य गर्दा

- हाम्रो सेवा निःशुल्क छ
- हामी तपाईंलाई पायक पर्ने समयमा तपाईंसँग भेट्ने कोशिश गर्नेछौं
- हामी तपाईंको हेरचाहको बारेमा तपाईंको परिवार वा साथीहरूसँग कुरा गर्नुअघि तपाईंसँग अनुमति लिनेछौं
- हामीले तपाईंको कुन जानकारी चाहिँ सामाजिक कार्यकर्तालाई उपलब्ध गराउन सक्छौं भन्ने कुरा जाँच गर्छौं
- तपाईं वा अन्य कोहीलाई हानी हुने वा हामीले अपराधको उजुरी गर्नुपर्ने अवस्थामा बाहेक तपाईंले हामीलाई भनेका कुराहरू हामी सुरक्षित र गोप्य राख्नेछौं
- हामी मान्छेहरूको निष्पक्ष उपचार होस् र उनीहरूलाई भेदभाव नगरियोस् भन्ने कुरा सुनिश्चित गर्न परिश्रम गर्छौं ।
- हामी विशेष पैरवी तालिम लिन्छौं
- तपाईंले हामीसँग काम गर्न सुरक्षित छ भन्ने कुरा सुनिश्चित गर्न हामीले आफ्नो पृष्ठभूमि जाँच गराउँछौं

हामीले तपाईंलाई उपलब्ध गराउने सेवा भनेको 'हेरचाह ऐन अन्तर्गतको पैरवी' हो । हेरचाह ऐन मान्छेहरूलाई अधिकार प्रदान गर्ने नयाँ कानून हो । ती अधिकारहरूमध्ये एक हो नजिकमा कोही नहुँदा वा कोही उपयुक्त सहयोगी नहुँदा आफ्नो कुरा राख्न तपाईंलाई थप सहयोग चाहिएको बेलामा अधिवक्ता राख्ने अधिकार ।

हेल्थवाच रिडिङ नामक एक स्थानीय च्यारिटीले रिडिङ भोइस सञ्चालन गर्छ:

**healthwatch**  
Reading

**3rd Floor**  
**Reading Central Library**  
**Abbey Square**  
**Reading RG1 3BQ**

च्यारिटी नम्बर:  
**1151346**



रिडिङ भोइस सेवा स्थानीय च्यारिटीहरूको साझेदारीमा सेवाग्राहीहरूमाझ पुर्याइन्छ:



**ReadingVoice**  
Your local advice & advocacy hub



## रिफरल गर्ने तरिका

सामाजिक कार्यकर्ताहरूले रिडिङ भोइस हबलाई 0118 937 2295 मा कल गरेर योग्य व्यक्तिहरूको लागि वकिल पाउँ भनी अनुरोध गर्न सक्छन् ।

सर्वसाधारण र पेसाकर्मीहरूले योग्यता र पैरवी सेवाको बारेमा थप जानकारी [www.readingvoice.org.uk](http://www.readingvoice.org.uk) मा प्राप्त गर्न सक्छन् ।

**हेरचाह ऐन**  
**पैरवी**

संकटमा रहेका वयस्कहरूलाई आफ्नो कुरा राख्न सहयोग गर्दै

# हेरचाह ऐन अधिवक्ताहरूको बारेमा



## अधिवक्ताहरूले निम्नअनुसार सहयोग गर्छन्:

- तपाईंसँग समय बिताउँछन्
- तपाईंलाई जानकारी दिन्छन्
- तपाईंलाई आफ्नो छनौट आफै गर्न प्रोत्साहन दिन्छन्
- तपाईंलाई कस्तो उपचारको आवश्यकता छ वा चाहिन्छ भन्ने बारेमा आफ्नो सामाजिक कार्यकर्तालाई बताउन सहयोग गर्छन्
- तपाईंको अधिकारको बारेमा खबरदारी गर्छन्
- तपाईं बोल्न सक्रुहुन्न भने तपाईंको लागि बोलिदिन्छन्

## अधिवक्ताहरूले तपाईंलाई निम्न कुराहरूको बारेमा आफ्नो कुरा राख्न मद्दत गर्छन:



तपाईं बस्ने स्थान



तपाईंले सञ्चार गर्ने तरिका



साथीभाइ र परिवार



दैनिक सहयोग



सुरक्षित रहने तरिका




तपाईंले अरूको हेरचाह  
गर्ने तरिका



तपाईंको संस्कृति र आस्था



तपाईंको स्वास्थ्य



तपाईंले मन पराउने  
क्रियाकलापहरू